



नेपाल सरकार

गृह मन्त्रालय

# ईलाका प्रशासन कार्यालय बाँसगढी, बर्दिया



सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सूचनाको हक सम्बन्धी  
नियमावली, २०६५ को नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण



२०८२ साल माघ, फागुन र चैत्र महिनामा  
सम्पादित प्रमुख क्रियाकलापहरूको विवरण  
( स्वतःप्रकाशन )

१. निकायको स्वरूप र प्रकृति:

यो इलाका प्रशासन कार्यालय, बाँसगढी, बर्दिया नेपाल सरकार गृहमन्त्रालय मातहत रहने संघीय कार्यालय हो। नेपालको लुम्बिनी प्रदेश अन्तर्गत बर्दिया जिल्लाको बाँसगढी नगरपालिका वार्ड नं ८ ककौरामा आफ्नै प्रशासकिय भवनमा इलाका प्रशासन कार्यालय बाँसगढी अवस्थित छ। साविक मोतिपुर,डेउढाकला, बेलवा गा वि स लाई मिलाएर हाल बाँसगढी नगरपालिकाका जनताको चाहना अनुसार मिति २०७३।०२।२६ मा नेपाल सरकारको गृह मन्त्रालयबाट यस इलाका प्रशासन कार्यालयको स्थापना गरिएको हो ।

बाँसगढी नगरपालिकावासी जनतालाई घर आँगनमा नागरिकता, राहदानी, नाबालक परिचयपत्र, जनजाती, मधेशी, दलित प्रमाणित, राष्ट्रिय परिचयपत्र, ठाडो उजुरीरगुनासो सुनुवाई जस्ता सेवा उपलब्ध गराउने तथा शान्ती सुरक्षा, चोरी, तस्करी नियन्त्रण जुवा, चिठ्ठा, लागु औषध नियन्त्रण, विपद व्यवस्थापन, बजार अनुगमन, सार्वजनिक सम्पतिको संरक्षण तथा दैनिक प्रशासनिक कार्यको लागि नेपाल सरकार गृह मन्त्रालयबाट यस इलाका प्रशासन कार्यालय बाँसगढी स्थापना गरिएको हो । यस कार्यालयबाट यस बाँसगढी नगरपालिका क्षेत्रका करीब ७०००० नागरिक सार्वजनिक सेवाबाट लाभान्वित हुँदै आएका छन् ।

२. इलाका प्रशासन कार्यालयको काम कर्तव्य र अधिकार

- इलाका क्षेत्रको शान्ति व्यवस्था र सुरक्षा कायम राख्न इलाकास्थित सुरक्षा निकायसँग समन्वय गर्ने।
- प्रत्यायोजित अधिकारको अधिनमा रहि वंशजको आधारमा नागरिकता जारी गर्ने, सामान्य संशोधन गर्ने, प्रतिलिपी नागरिकता जारी गर्ने। अन्य प्रकृतिका नागरिकताको सम्बन्धमा राय सहित जिल्ला प्रशासन कार्यालयमा पेश गर्ने।
- इलाका स्थित सरकारी एवं गैरसरकारी कार्यालयहरु, इलाकाप्रहरीकार्यालय, प्रहरीचौकी एवं राष्ट्रिय अनुसन्धानसम्बन्धी इलाकाको काम कारवाहीको रेखदेख नियन्त्रण एवं सुपरीवेक्षण गर्ने।
- सामाजिक संघ संस्था तथा नागरिकसमाजसँग समन्वय गर्ने।
- सरकारी कार्यालय तथा गैरसरकारीसंस्थाको रेखदेख समन्वय गरी सहजकर्ताको भूमिका निर्वाह गर्ने।
- लागूऔषधनियन्त्रण सम्बन्धी कार्य गर्ने।
- इलाकाभित्र घटेका घटना तथा अन्य क्रियाकलापहरुको यथासक्य चाँडो प्र.जि.अ.लाई जानकारी गराउने।
- नावालक, असहाय, बालबालिका एवं वृद्धबृद्धाहरुको संरक्षण र विकासकार्यमा सहयोग गर्ने।
- नावालक परिचयपत्र।
- आदिवासी जनजाती,दलित,एकै नामथर प्रमाणित तथा सिफारिस।
- सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, मादकपदार्थ, सार्वजनिक अपराध आदिको नियन्त्रण।
- विपद पिडितहरुको खोजउद्धार एवं पुनःस्थापना गर्ने कार्यमा तत्काल सहयोग पुऱ्याउने।
- इलाका भित्र मूल्य नियन्त्रण गरी कृत्रिम अभाव, जम्माखोरी, अनुचित लाभ लिन नदिने र दैनिक उपभोगका वस्तुहरुको आपूर्तीको प्रवन्ध मिलाउन र स्थानीय तहको समन्वयमा बेलाबेलामा बजार अनुगमन गर्ने।
- अत्यावश्यक र महत्वका सूचना सङ्कलन, विश्लेषण तथा जाहेरी गर्ने।
- स्थानीयस्तरमा सञ्चालित विकास आयोजनाहरुलाई सहयोग पुऱ्याउने।
- साना प्रकृतिका जनगुनासो सुनुवाई गर्ने र मेलमिलापको वातावरण सिर्जना गर्ने गराउने।
- नेपालसरकारले बेलाबेलामा तोकेका कार्य र प्र.जि.अ. ले प्रत्यायोजित गरेको अधिकार बमोजिम अन्य कार्यहरु गर्ने।

३. कार्यालयमा रहने कर्मचारी दरवन्दी संख्या:

कार्यालयलाई आवश्यक पर्ने कर्मचारी नेपालसरकारले व्यवस्थागर्ने कानुनी प्रावधान रहेको छ। हाल कार्यालयमा निम्न कर्मचारी रहेका छन् ।

क्र.सं	पद	श्रेणी	दरवन्दी	पदपुर्ति	स्थायी	अस्थायी	करार	ज्यालादारी	कै.
१	शाखा अधिकृत	रा.प.तृतीय	१	१	१				
२	ना. सु.	रा.प.अन.प्रथम	२	२	२				
३	स. क. अ.	रा.प.अन.द्वितीय	१	१	१				
४	स.ले.पा.	रा.प.अन.द्वितीय	१	१	१				
५	का. स.	श्रेणीविहिन	२	-	-		२		



डिल्लीराम आचार्य  
शाखा अधिकृत

४.कार्यविवरण



शाखा/फाँट	कार्यविवरण	शाखा/फाँटप्रमुख	कोठामा गडी, बाँकी
कार्यालय प्रमुख			१
नयाँ नागरिकता	प्रत्यायोजित अधिकार बमोजिम सदर भएका निवेदन का आधारमा नेपाली नागरिकता तयार गरी कार्यालय प्रमुख समक्ष पेश गर्ने ।	ना सु कृष्ण प्रसाद पौडेल	२
नागरिकता प्रतिलिपी	<ul style="list-style-type: none"> <li>- पुरानो नागरिकताको प्रतिलिपी</li> <li>- अन्य जिल्लाबाट जारी भएका नागरिकताको अभिलेख कायम गरि प्रतिलिपी</li> <li>- पतिको नाम, थर, वतन कायम गरि प्रतिलिपि</li> <li>- पतिको नाम, थर, वतन हटाई प्रतिलिपि आदि</li> </ul>	ना सु कृष्ण प्रसाद पौडेल	२
राहदानी शाखा	<ul style="list-style-type: none"> <li>- राहदानीको फारम संकलन</li> <li>- राहदानी बितरण</li> <li>- राहदानीको दुत सिफारिस</li> <li>- राहदानी अभिलेख</li> </ul>	-हाललाई यस जिल्लामा नयाँ राहदानी, राहदानी नविकरण तथा हराएको राहदानी बनाउन जिल्ला प्रशासन गुलरिया, बर्दियाबाट मात्र सेवासुचारु रहेको।	
प्रशासन तथा अन्य	<ul style="list-style-type: none"> <li>- जनजाती, दलित प्रमाणित, फरक नामथर प्रमाणित</li> <li>- विपद् राहत निवेदन उपर कार्यवाही</li> <li>- बैठकसमन्वय, सञ्चालन, अभिलेख आदि।</li> <li>- चिठीपत्र, परिपत्र, जवाफ तथा अभिलेख आदि</li> <li>- सरकारी तथा सार्वजनिक सम्पत्ति (घर, जग्गा, सवारीसाधन आदि) अभिलेखन</li> <li>- विविध सिफारिस तथा प्रमाणित</li> <li>- कर्मचारी प्रशासन सम्बन्धी कार्य</li> <li>- संघसंस्था नविकरण, अभिलेखन</li> <li>- गुनासोसुनुवाई, फछ्यौट आदिमा सहजिकरण तथा अभिलेखन</li> <li>- अभिलेख व्यवस्थापन सम्बन्धी अन्य कार्य</li> </ul>	ना सु कृष्ण प्रसाद पौडेल	२
सूचना प्रविधि शाखा	<ul style="list-style-type: none"> <li>- नागरिकता entry तथा print गर्ने</li> <li>- पुरानो अभिलेखको CIMS मा data entry गर्ने</li> <li>- email तथा परिपत्रहरु प्रिन्ट गर्ने/जवाफ पठाउने</li> <li>- कम्प्युटर तथा सफ्टवेर प्रणालीको प्रयोग तथा व्यवस्थापन</li> </ul>	सूचना प्रविधि फाँट/ स.क.अ. दिपक यादव	३
आर्थिक प्रशासन शाखा	- आर्थिक व्यवस्थापनसँग सम्बन्धित तोकिए बमोजिमका तथा आकस्मिक कार्यहरु	श्याम कुमार सारु मगर	८
नाबालक परिचयपत्र	- कागजात हेरी प्रक्रिया पूरा गरी नाबालक परिचयपत्र प्रदान गर्ने।	ना सु कृष्ण प्रसाद पौडेल	२
राष्ट्रिय परिचयपत्र	- विवरण दर्ता गर्ने	विजय सुनार (क.अ.)	६

श्याम कुमार आचार्य  
अध्यक्ष

५. सेवा प्राप्त गर्ने प्रक्रिया, लाग्ने दस्तुर र अवधि

क्र.सं.	सेवाको विवरण	आवश्यक कागजात र प्रमाण	लाग्ने समय	शुल्क	जिम्मेवार शाखा/फाँट	गुनासी सुन्ने अधिकारी
१	नयाँ नागरिकता/वंशज/वैवाहिक अंगिकृत	<p>वंशजका आधारमा</p> <ul style="list-style-type: none"> <li>गा.पा./न.पा.कोसिफारिस(अनुसूची१)</li> <li>बाबु/आमाकोना.प्र.सक्कल/प्रतिलिपि</li> <li>शैक्षिकप्रमाणपत्र/जन्मदर्ताप्र.प.</li> <li>सनाखतगर्नेव्यक्तिकोना.प्र.सक्कल/प्रतिलिपि</li> <li>विवाहित महिलाको हकमा पति/बाबु वा दाजु/भाई/आमाको ना.प्र.सक्कल/प्रतिलिपि (बाहिरी जिल्लाको हकमा माइतीपक्षको ना.प्र.प.सम्बन्धी सम्बन्धित जिल्लाको अभिलेखपत्र)</li> <li>बसाईसराईकोहकमाअभिलेखप्राप्तभएपछि</li> <li>बसाईसराईदर्ताकोप्रमाणपत्र</li> <li>जग्गाधनीदर्ताप्रमाणपुर्जा-नक्शापास</li> </ul> <p>वैवाहिक अंगिकृतका लागि.</p> <ul style="list-style-type: none"> <li>स्थानीय तहको सिफारिश</li> <li>नेपाल नागरिकता ऐन, २०६३ को अनुसूची-७ को फाराममा स्थानीय तहको सिफारिश</li> <li>आफ्नो विगतको अन्यत्र राष्ट्रको राष्ट्रियता खुल्ने आधिकारिक प्रमाण</li> <li>पतिको नागरिकता प्रमाणपत्र (नेपाली)</li> <li>भारत बाहेक अन्य देशका नागरिकका हकमा नेपाल आएको स्पष्ट देखिने राहदानी एवम् भिसाको फोटोकपी</li> <li>उमेर खुल्ने प्रमाण</li> <li>विगतको अन्यत्र राष्ट्रको राष्ट्रियता कायम रहेको देशको नागरिकता परित्याग गर्न कारवाही चलाएको निस्सा वा नागरिकता परित्याग गरेको प्रमाण</li> <li>पति मृत्यु भएको भए ससुरा, सासु, देवर, जेठाजुको नागरिकता प्रमाणपत्र र सनाखत, थप बुझ्नुपर्ने आवश्यक भएमा प्रहरी सर्जमिन, रित पूर्वकको सपथ-पत्र</li> </ul>	प्रमाणपुगेमा सोहीदिन/ अन्तर जिल्लाको हकमा नागरिकता अभिलेख रूजू भएपछि	रु १० को हुलाक टिकट	नागरिकता फाँट	कार्यालय प्रमुख
२	नागरिकता प्रतिलिपी	<ul style="list-style-type: none"> <li>प्रतिलिपि नागरिकताको प्रमाणपत्र प्रदान गर्न हालसालै खिचिएको फोटो टाँस भएको रितपूर्वकको स्थानीय तहको सिफारिश</li> <li>बसाईसराई आएकाको हकमा बसाई सराई दर्ता प्रमाण पत्र, जग्गा धनी प्रमाण पुर्जा, घर निर्माणगर्ने स्वीकृति पत्र, सम्बन्धित जिल्लाको अभिलेख</li> <li><u>पतिको नाम थप्ने, सशोधन वा हटाउनका लागि थप कागजात</u></li> <li>व्यहोरा खुलेको स्थानीय तहको किटानी</li> </ul>	प्रमाणपुगेमा सोहीदिन/ अन्तर जिल्लाको हकमा नागरिकता अभिलेख रूजू भएपछि	रु १३ को हुलाक टिकट	नागरिकता प्रतिलिपी फाँट	कार्यालय प्रमुख



		<p>सिफारिश</p> <ul style="list-style-type: none"> <li>• सम्बन्ध विच्छेद वा विवाह दर्ता प्रमाण पत्र (स्थानीय तहबाट घटना दर्ता)</li> <li>• व्यहोरा खुलेको माग निवेदन</li> <li>• पुनः विवाह गरेको भएमा पतिको नागरिकताको प्रमाणपत्र र सनाखत</li> <li>• अधिल्लो पति मृत्यु भएको भए मृत्यु दर्ता,</li> <li>• अदालतबाट नाता कायम गरेको फैसलाको प्रतिलिपि</li> </ul>				
३.	राहदानी	<p>हाललाई यस जिल्लामा नयाँ राहदानी, राहदानी नविकरण तथा हराएको राहदानी बनाउन जिल्ला प्रशासन गुलरिया, बर्दियाबाट मात्र सेवासुचारु रहेको।</p> <p>तर नाबालकको हकमा नाबालक परिचय पत्र र संरक्षकको निवेदनमाग बमोजिम राहदानीका लागि द्रुत सिफारिस हुने।</p>	प्रमाणपुगेमा सोहीदिन	द्रुत सिफारिस का लागि निशुल्क	राहदानी	कार्यालय प्रमुख
४.	नाबालक परिचय पत्र	<ul style="list-style-type: none"> <li>• स्थानीय तहले गरेको सिफारिश</li> <li>• बाबु र आमाको नागरिकताको प्रमाणपत्र</li> <li>• जन्मदर्ता प्रमाण पत्र</li> <li>• आमा र बुवाको बिबाह दर्ता प्रमाणपत्र</li> <li>• नाबालकको शैक्षिक योग्यताको प्रमाणपत्र।</li> </ul> <p><b>बाहिरी जिल्लाको नागरिकताको प्रमाणपत्र भए:</b></p> <ul style="list-style-type: none"> <li>• बसाई सराईको प्रमाणपत्र,</li> <li>• जग्गाधनी दर्ता प्रमाणपत्र</li> </ul> <p>नेपाल बाहिर(भारत बाहेक) जन्मस्थान हुनेको हकमा अस्पतालको Birth Certificate/ Travel Document वा राहदानी</p>	प्रमाणपुगेमा सोहीदिन	निशुल्क	प्रशासन	कार्यालय प्रमुख
५.	विपद् व्यवस्थापन	<ul style="list-style-type: none"> <li>• निवेदन</li> <li>• सक्कलै प्रहरी सर्जमिन मुचुल्का र घटनास्थल मुचुल्का</li> <li>• स्थानीय तहको सिफारिस</li> <li>• क्षति मुल्यांकनको प्रमाणित फारम</li> </ul>	जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरिने	निशुल्क	प्रशासन	कार्यालय प्रमुख
६.	प्रमाणित तथा सिफारिस	<ul style="list-style-type: none"> <li>• निवेदन</li> <li>• नागरिकता प्रमाणपत्र</li> <li>• सम्बन्धित स्थानीय तहको सिफारिस</li> <li>• आवश्यक भएमा बसाईसराइदर्ता/विवाहदर्ता</li> <li>• नामथर वा अन्य फरक परेमा सो खुलाउने सम्बन्धित कागजात</li> </ul>	प्रमाण पुगेमा सोही दिन	रु १० को हुलाक टिकट	प्रशासन	कार्यालय प्रमुख
७.	राष्ट्रिय परिचय पत्र	<ul style="list-style-type: none"> <li>• सक्कल नागरिकता</li> <li>• विवाहित भए विवाह दर्ता/विवाह प्रमाणित/नाता प्रमाणित</li> </ul>	प्रमाण पुगेमा सोही दिन	निशुल्क	राष्ट्रिय परिचय पत्र	कार्यालय प्रमुख

डिल्लीराम आचार्य  
शाखा अधिकृत

६. सम्पादन गरेको कामको विवरण  
क) नागरिकता



महिना	नयाँ नागरिकता	प्रतिलिपी	जम्मा	कैफियत
माघ	१३२	७७	२०९	
फागुन	७९	१२८	२०७	
चैत्र	१३५	१७६	३११	

(ख) गुनासो तथा उजुरी

विवरण	माघ			फागुन			चैत्र			बाँकी
	अ.ल्य	नयाँ	फर्क्यौट	अ.ल्य	नयाँ	फर्क्यौट	अ.ल्य	नयाँ	फर्क्यौट	
ठहोरोजुरी/गुनासो	०	०	०	०	०	०	०	०	०	०
लिखित जवाफ	-	-	-	-	-	-	-	-	-	-
छानविन प्रतिवेदन	-	-	-	-	-	-	-	-	-	-

(ग) स्थानीय प्रशासन

महिना	नावालक परिचयपत्र	आ.ज, दलित, खस आर्य, मधेसी प्रमाणित	सरुवा/बदुवा	बजार अनुगमन	विविधसिफारिस/प्रमाणित
माघ	२	२५	-	-	४
फागुन	१	१६	-	-	२
चैत्र	२	१७	-	-	२

(घ) राष्ट्रिय परिचयपत्र

महिना	विवरण दर्ता संख्या	राष्ट्रिय परिचयपत्र नम्बर प्रदान
माघ	४७४	२५९
फागुन	२६५	२०१
चैत्र	४४०	३७७

७. निर्णय गर्ने प्रक्रिया र अधिकारी

आवश्यक प्रमाण कागजातहरू तोकिएको कानुनी प्रक्रिया पुरा गरी तोक आदेश र टिप्पणी आदेश मार्फत

- कार्यालय प्रमुख वा
- प्रमुख जिल्ला अधिकारी वा
- प्रचलित कानूनले तोकेको भएमा सोही बमोजिम

८. निर्णय उपर उजुरी सुन्ने अधिकारी

- प्रमुख जिल्ला अधिकारी वा
- प्रचलित कानूनले तोकेको भएमा सोही बमोजिम

९. गुनासो सुन्ने अधिकारी र सूचना अधिकारीको

नाम थर र पद

-नायब सुब्बा कृष्ण प्रसाद पौडेल

डिप्टी आचार्य  
शोक अधिकृत

१०. आम्दानी खर्च तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक विवरण

आ.ब २०८२/८३ तेश्रो त्रैमासिकको ईलाका प्रशासन कार्यालय बाँसगढीको आम्दानी तथा आर्थिक कारोबार सम्बन्धी अध्यावधिक त्रैमासीक विवरण

क्र.स	ब.उ.शि.नं	माघ		फागुन		चैत्र	
		चालु	पुंजिगत	चालु	पुंजिगत	चालु	पुंजिगत
	ईलाका प्रशासन कार्यालय						
1	३१४९२०१३३	३६८४२१.८८	०.००	३८८७२७.४४	०.००	४५८३५९.०४	६१८९५.००
2	३१४९२०१३४	०.००	०.००	०.००	०.००	०.००	०.००
	राष्ट्रिय परिचयपत्र						
3	३१४०१०११३	८९८२५.००	०.००	७०९२०.००	०.००	८३६३०.००	०.००
4	३१४०१०११४	०.००	०.००	०.००		०.००	०.००
	जम्मा	४५८२४६.८८	०.००	४५९६४७.४४	०.००	५४१९८९.०४	६१८९५.००

जम्मा चालु खर्च: १४५९८८३.३६

जम्मा पुंजिगत खर्च: ६१८९५.००

जम्मा चालु निकास: १४५९८८३.३६

जम्मा पुंजिगत निकास: ६१८९५.००

११. तोकिए बमोजिमका अन्य विवरण नभएको

१२. अधिल्लो आ.व. मा संचालित कार्यक्रमहरु अन्य कार्यक्रम नभएको

१३. कार्यालयको वेबसाइट यस कार्यालयको [aaobansgadhi.moha.gov.np](http://aaobansgadhi.moha.gov.np) रहेकोछ।

१४. कार्यालयले प्राप्त गरेको वैदेशिक सहायता, ऋण, अनुदान एवं सम्झौता सम्बन्धी विवरण कुनै नभएको

१५. कार्यालयले संचालन गरेको कार्यक्रम र सोको प्रगति प्रतिवेदन

१६. कार्यालयले वर्गिकरण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गर्न तोकिएको समयावधि वर्गिकरण नभएको

१७ कार्यालयमा परेको सूचना माग सम्बन्धी निवेदन र सूचना दिइएको विषय नभएको

१८. कार्यालयका सूचनाहरु अन्यत्र प्रकाशन भएका वा हुने भए सो को विवरण  
Website: [aaobansgadhi.moha.gov.np](http://aaobansgadhi.moha.gov.np)

१९. ऐन, नियम वा निर्देशिकाको सूची ऐन

- ✓ मुलुकी संहिता ऐन, २०७४
- ✓ मुलुकी ऐन, २०२०
- ✓ कारागार ऐन, २०१९
- ✓ कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२
- ✓ केही सार्वजनिक अपराध र सजाय ऐन २०२७
- ✓ छापाखाना र प्रशासन सम्बन्धी ऐन २०४८
- ✓ संस्था दर्ता ऐन २०३४
- ✓ स्थानिय प्रशासन ऐन २०२८
- ✓ हातहतियार खर खजाना ऐन, २०१९
- ✓ नेपाल नागरिकता ऐन २०६३
- ✓ यातना क्षतिपुर्ति ऐन २०५३
- ✓ जग्गा प्राप्ति ऐन २०३४



Handwritten signature and official stamp of the District Office, Banskotli, Nepal. The stamp is circular with a blue border and contains the text 'नेपाल सरकार' (Nepal Government), 'गृह मन्त्रालय' (Ministry of Home Affairs), 'ईलाका प्रशासन कार्यालय' (District Office), and 'बाँसगढी, बाँस' (Banskotli, Banskotli).

- ✓ भ्रष्टाचार निवारण ऐन २०५९
- ✓ विष्फोटक पदार्थ ऐन, २०१८
- ✓ सामाजिक व्यवहार(सुधार) ऐन २०३३
- ✓ सार्वजनिक सुरक्षा ऐन २०४६
- ✓ आतंककारी तथा विध्वंसात्मक कार्य (नियन्त्रण तथा सजाय) अध्यादेश २०६०
- ✓ आवश्यक सेवा संचालन ऐन २०१४
- ✓ प्राचिन स्मारक संरक्षण ऐन २०१३
- ✓ राज्यविरुद्ध अपराध र सजाय ऐन २०४६
- ✓ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४
- ✓ लागुऔषध (नियन्त्रण) ऐन २०३३
- ✓ अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८
- ✓ होटल व्यवस्था तथा मदिराको बिक्री वितरण (नियन्त्रण) ऐन २०२३
- ✓ राहदानी ऐन २०७६
- ✓ मदिरा ऐन २०३१
- ✓ वालवालिका सम्बन्धी ऐन २०४८
- ✓ निजामती सेवा ऐन २०४९
- ✓ सवारी तथा यातायात व्यवस्था ऐन २०४९
- ✓ चन्दा ऐन २०३०
- ✓ जुवा ऐन २०२०
- ✓ स्थानीय सरकार संचालन ऐन २०७४
- ✓ उपभोक्ता संरक्षण ऐन २०७५
- नियमावलीहरू
- ✓ उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७
- ✓ नेपाल नागरिकता नियमावली, २०६३
- ✓ विष्फोटक पदार्थ नियम, २०२०
- ✓ हातहतियार खरखजना नियमावली, २०२८
- ✓ प्रशासकीय कार्य फछ्यौट नियमहरू, २०२६
- ✓ सरकारी कार्यालय निरीक्षण नियमावली, २०२६
- ✓ कारागार नियमावली, २०२०
- ✓ संस्थादर्ता नियमावली, २०३४
- ✓ अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली, २०६९
- ✓ होटल व्यवस्था तथा मदिरा बिक्री वितरण (नियन्त्रण) अधिकारी तोफने नियमावली, २०२४
- ✓ राहदानी नियमावली, २०७७
- ✓ सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४
- ✓ चिठ्ठा नियमावली, २०२७
- ✓ जग्गा प्राप्ति नियमहरू
- ✓ निजामती सेवा नियमावली, २०५०
- ✓ प्राचिन स्मारक संरक्षण नियमावली, २०४६
- ✓ मदिरा नियमहरू, २०३३
- ✓ सामाजिक व्यवहार सुधार नियमावली, २०३३





कृष्ण प्रसाद पौडेल  
सूचना अधिकारी



डिल्लीराम आचार्य  
कार्यालय प्रमुख